

# नसर्ने रोगहरू

एक जानकारी पुस्तिका



World Health  
Organization

Regional Office for South-East Asia



नेपाल सरकार  
स्वास्थ्य मन्त्रालय  
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र  
टेकु, काठमाडौं | २०७३/०७४



# नसर्ने रोगहरू

## एक जानकारी पुस्तिका



Regional Office for South-East Asia



नेपाल सरकार  
स्वास्थ्य मन्त्रालय  
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र  
टेकु, काठमाडौं | २०७३/०७४

नसर्ने रोगहरूलाई रोकथाम र  
व्यवस्थापन गर्न सकिन्छ ।

# सूचिका

|                                    |    |
|------------------------------------|----|
| परिचय                              | ५  |
| कोरोनरी रक्तनलीको रोग              | ७  |
| उच्च रक्तचाप                       | ११ |
| उच्च कोलेस्ट्रोल स्तर              | १५ |
| मस्तिष्कघात                        | १९ |
| मधुमेह                             | २३ |
| पुरुषहरूमा हुने क्यान्सर           | २७ |
| महिलाहरूमा हुने क्यान्सर           | ३१ |
| दीर्घ अवरोधात्मक श्वासप्रश्वास रोग | ३५ |
| दम                                 | ३९ |
| बच्चाहरूमा हुने मोटोपना            | ४३ |
| Body Mass Index (BMI) Table        | ४६ |

स्वस्थ हुनु भनेको ABCDE जस्तै सजिलो छ । त्यसैले

**A**void alcohol

मदिरापान नगर्ने



**B**e physically active

शारीरिक रूपमा सक्रिय रहने



**C**ut down on salt and sugar

नुन र चिनीको कम प्रयोग गर्ने



**D**on't use tobacco products

सूर्तिजन्य पदार्थको सेवन नगर्ने



**E**at plenty of fruits and vegetables

फलफूल र सागसब्जी प्रशस्त खाने




## परिचय

नसर्ने रोगहरू यस्ता रोगहरू हुन् जुन लामो अवधी र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने गर्दछन् । विश्वमा नसर्ने रोगलाई मृत्यु निम्त्याउने रोगहरूमध्ये पहिलो नम्बरमा मानिन्छ किनकि यसको कारण हरेक वर्ष करिब ३ करोड ६० लाख मानिसको मृत्यु हुने गर्दछ । सामान्यतया नसर्ने रोगहरू मुटुरोग (कोरोनरी मुटुरोग र हृदयधात), क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगहरू (दीर्घ अवरोधात्मक श्वासप्रश्वास रोग र दम) र मधुमेह हुन् । नसर्ने रोगहरू विशेष गरी अस्वस्थकर जीवनशैली वा जोखिमपूर्ण व्यवहारहरू जस्तै सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक सक्रियता र मदिरापानको हानिकारक प्रयोग आदिका कारण लागदछ । यस्ता जोखिमपूर्ण व्यवहारले विभिन्न metabolic परिवर्तनहरू जस्तै मोटोपन, उच्च रक्तचाप, रगतमा ग्लुकोजको मात्रा बढ्ने र कोलेस्टरोलको मात्रा बढ्ने आदि निम्त्याउँदछ । यदि समयमै यस्ता जोखिमपूर्ण व्यवहारलाई नियन्त्रण गरिएन भने, यसले दीर्घ नसर्ने रोगहरू निम्त्याउन सक्दछ ।

सबैभन्दा राम्रो कुरा के छ भने जोखिमपूर्ण व्यवहारहरूको रोकथाम र नियन्त्रण गरेमा धैरेजसो नसर्ने रोगहरू लाग्नबाट बच्न सकिन्छ । बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा पछि वयस्क अवस्थामा गएर नसर्ने रोगहरू लाग्नबाट बच्न सकिन्छ । नसर्ने रोगहरू यदि प्रारम्भिक अवस्थामै पत्ता लगाई सोही समयमै यसको व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ । यस पुस्तिकाले नसर्ने रोगहरूबारे केही महत्त्वपूर्ण जानकारी दिनेछ र साथै व्यक्तिले यस्ता रोगहरू लाग्नबाट आफूलाई कसरी बचाउन र यसको व्यवस्थापन गर्न सक्दछ भन्ने कुरालाई पनि यसमा समेटिएको छ ।

# आपनो मुटुलाई हानि नपुऱ्याउनुहोस् ।

यदि तपाईंले हरेक दिन ३० मिनेट मध्यम क्रियाकलाप गर्नुभएमा यसले मुटुरोग हुने जोखिमलाई ३० प्रतिशतले कम गर्दछ ।



# कोरोनरी रक्तनलीको रोग

## कोरोनरी रक्तनलीको रोग भनेको के हो ?

- कोरोनरी रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ । यसलाई ischaemic मुटुरोग पनि भनिन्छ र यो हृदयघात हुनुको प्रमुख कारण हो ।
- यो सामान्यतया मुटुको मांसपेशीमा रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरू साँधुरो वा बन्द हुनाले लाग्ने गर्दछ ।
- यस रोगका लक्षणहरू निम्न प्रकारका छन् :
  - छाती दुख्नु (angina), प्रायःजसो देव्रेतिर
  - कहिलेकाहीं वायाँ पाखुरा, घाँटी र पेटको माथिल्लो भाग दुख्नु
  - कोरोनरी रक्तनलीका रोग भएका विरामीले कुनै किसिमको दुखाइ महशुस नगर्न सक्छन् तर उनीहरूलाई श्वास फेर्न गाहो हुने, वाकवाक लाग्ने र बेहोस हुने गर्दछन् ।
- प्रायःजसो यस्ता लक्षणहरू विरामीले बल लगाउने किसिमका काम (जस्तै : हिँडाइ) सकाएपश्चात् कम हुने गर्दछ । तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा वा सो दुखाइ पर्याप्त आराम लिएपश्चात् पनि यथावत रहेमा, यो हृदयघात (acute myocardial infarction) को संकेत हुन सक्छ ।

कोरोनरी रक्तनलीको रोग

- सूर्तिजन्य पदार्थको सेवन, धुम्रपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना (cholesterol), मोटोपना, निष्क्रिय जीवनशैली यो रोगका प्रमुख कारक तत्त्वहरू हुन् ।
- यो रोग इलेक्ट्रोकारडियोग्राम (इ.सी.जी.) मार्फत पत्ता लगाउन सकिन्छ । यसबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्यास सहितको इ.सी.जी., कोरोनरी एन्जियोग्राफी (angiography) र स्क्यान (scan) जस्ता अन्य थप जाँचहरू गर्न आवश्यक पर्न सक्दछ ।
- औषधीको सेवनले कोरोनरी रक्तनलीको रोगका लक्षणहरूका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानीलाई नियन्त्रण गर्न सकिन्छ । केही बिरामीहरूको बन्द भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग (angioplasty) वा शल्यक्रिया (coronary artery bypass grafting) गरेर खोल्नु पर्ने हुन सक्छ ।
- पर्याप्त उपचार गर्न र जटिलताको रोकथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी हुन्छ ।

## तपाईंले कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् :
  - सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने
  - नियमित रूपमा शारीरिक व्यायाम गर्ने
  - धुम्रपान सेवन नगर्ने
  - मानसिक तनाव हटाउने
  - धेरै बोसोयुक्त खानेकुरा नखाने
- जोखिमपूर्ण कारक तत्त्वहरूको समयभन्दा अगावै मूल्यांकन गर्न आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् र यदि केही कारक तत्त्वहरूको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउनुहोस् ।
- ती जोखिमपूर्ण कारक तत्त्वहरूलाई तपाईंको चिकित्सकले निम्न तरिकाबाट उपचार गर्नेछन् :
  - बोसो कम गर्ने औषधीको प्रयोग गरेर रगतमा भएको चिल्लोपन घटाउने
  - औषधीको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने
  - डायटिसियनसँग सरसल्लाह गरेर खानापिन सम्बन्धी सुझाव दिने
- नियमित रूपमा दिनहु औषधी सेवन गर्नुहोस् । अन्यथा ती औषधीहरू लाभदायी हुने छैनन् । यस्ता आवश्यक औषधीहरू सधैं बोक्ने गर्नुहोस् ।
- तपाईंले सेवन गरिरहनुभएका औषधीहरूको प्रतिकूल असर (side effect) बारे र यसबाट बच्ने विभिन्न उपायहरूबारे आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस् ।
- चिकित्सकसँग समयसमयमा स्वास्थ्य जाँच गराउनुहोस् र परामर्श लिनुहोस् ।

१५  
कृति  
निर्माण  
केन्द्र  
कानून



एकैछिन  
हिंदूल गर्नुहोस्



केही तौल  
घटाउनुहोस्



केही लामो  
समयसम्म  
बाँच्नुहोस्



## उच्च रक्तचाप

### उच्च रक्तचाप भनेको के हो ?

- उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्दछ ।<sup>१</sup> यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्दछ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ ।
- अधिकांश विरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्दछ । केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्दछ, जस्तै : मृगौला सम्बन्धी रोग, हर्मोनको गडबडी वा लामो समयसम्म steroid जस्ता औषधीको सेवन हुन सक्छन् ।
- कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न गर्न सकिने हुन सक्दछन् ।
- यस रोगका लक्षणहरू निम्न प्रकारका छन् :
  - अधिकांश विरामीहरूमा उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ । यसै कारण यो रोगलाई थाहा नहुने मृत्युको कारक (silent killer) पनि भन्ने गरिन्छ ।

---

<sup>१</sup> उच्च रक्तचाप भन्नाले सिस्टोलिक रक्तचाप १४० mmHg वा सोभन्दा माथि र/वा डायस्टोलिक रक्तचाप ९० mmHg वा सोभन्दा माथि वा रक्तचाप कम गर्न औषधी सेवन गर्नुपर्ने अवस्था हो ।

- जब रक्तचाप धेरै बढेको हुन्छ, तब टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ ।
- लामो समयदेखि उच्च रक्तचापको विरामीमा रक्तचापका कारण विभिन्न जटिलताहरू जस्तै : मुटुरोग वा मृगौला सम्बन्धी रोग वा पक्षधात पनि हुन सक्छ ।
- तपाईंको परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने प्रवल सम्भावना हुन्छ । यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धुम्रपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ ।
- उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधीहरू उपलब्ध छन् । त्यसमध्ये चिकित्सकले तपाईंको आवश्यकता अनुसार कुनै औषधी छनौट गर्न सक्नुहोनेछ ।

रक्तचापको दीर्घकालीन नकारात्मक असरहरूबाट बच्न यी औषधीहरू नियमित रूपमा सेवन गर्न जरुरी हुन्छ ।

## तपाईंले उच्च रक्तचापको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् :
  - सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने
  - खानामा नुनको प्रयोग कम गर्ने र फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने
  - नियमित शारीरिक व्यायाम गर्ने (हप्ताको कम्तीमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कम से कम ३० मिनेट पौडी खेल्ने)
  - धुम्रपान नगर्ने
- समयमै चिकित्सकसँग परामर्श लिनुहोस् । पूर्ण शारीरिक जाँच र उचित परीक्षण गराउनुपर्दछ । प्रायःजसो उच्च रक्तचाप बाहेक अन्य असामान्यताको पहिचान हुँदैन र यस्तो अवस्थालाई essential hypertension भनिन्छ ।
- नियमित रूपमा दिनहु औषधी सेवन गर्ने । अन्यथा ती औषधीहरू लाभदायी हुने छैनन् ।
- उच्च रक्तचापका विरामीले आफ्नो रक्तचापको नियमित जाँच गराइराख्नु पर्दछ, र साथै चिकित्सकको निर्देशन अनुसार समय-समयमा स्वास्थ्य जाँच गराउन जानु पर्दछ । यसो गर्नाले तपाईंको रक्तचाप कतिको घटेको वा बढेको छ भन्ने कुरा जान्न सकिन्छ, र सोही अनुरूप चिकित्सकले औषधीको मात्रा समायोजन गर्नेछन् ।
- चिकित्सकको सल्लाहबिना तपाईं औषधी सेवन गर्न नछोड्नुहोस् ।
- यदि औषधीको कारण केही प्रतिकूल असर (side effect) भएमा, यसबारेमा आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

धेरै नुनिलो, गुलियो र प्रशोधित खानेकुरा खानाले  
क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ ।



स्वस्थ खाना खानुहोस् र स्वस्थ रहनुहोस् ।

# उच्च कोलेस्टेरोल स्तर

उच्च कोलेस्टेरोल स्तर भनेको के हो ?


- कोलेस्टेरोल (cholesterol) र ट्राइग्लिसेराइड (triglyceride) हरू त्यस्ता चिल्लोयुक्त तत्वहरू हुन् जुन रक्तनलीहरूमा जम्मा हुन्छन् र नलीलाई बन्द गरिदिन्छन्। उच्च कोलेस्टेरोल भनेको यदि रगतमा चिल्लोपना ५.० mmol/L वा १९० mg/dL वा सोभन्दा बढी हुनु भन्ने बुझिन्छ ।
- कोलेस्टेरोलहरू राम्रो (good) प्रकारको (high density lipoprotein {HDL} cholesterol) र नराम्रो (bad) प्रकारको (low density lipoprotein {LDL} cholesterol) हुन सक्छन्। यसमध्ये LDL चाहिँ यस्तो प्रकारको कोलेस्टेरोल हो जसले शरीरलाई हानि गर्दछ ।
- मानिसको रगतमा चिल्लोयुक्त तत्वहरू (lipids) को मात्रा बढी शारीरिक तौल वा मोटोपना, मधुमेह, नियमित मदिरापान गर्नाले, मृगौला वा कलेजो सम्बन्धी रोग र थाइरोइड सम्बन्धी रोगका कारणले बढने गर्दछ । गर्भनिरोधका लागि खाने चक्की पिल्स, steroids र beta blockers जस्ता केही औषधीहरूको सेवनले पनि रगतमा चिल्लोयुक्त तत्वहरू (lipids) को मात्रा बढाउने गर्दछ ।
- धेरै बोसोयुक्त खानाको सेवन र विलासी जीवनशैलीले शरीरमा बोसो (body fats) बढाउन ठूलो योगदान पुऱ्याउँदछ । धुम्रपानले good cholesterol लाई घटाउने गर्दछ ।

- केही विरामीहरूमा वंशाणुगत रोगहरू हुने गर्दछ, जसले गर्दा शरीरमा रहेका बोसो/चिल्लो पदार्थहरू (body fats) अनुचित तवरबाट उत्पादन हुने (hyperlipoproteinaemias) र परिणाम स्वरूप ती पदार्थहरू थुप्रिने गर्दछन् । त्यस्ता विरामीहरूमा कम उमेरमै चिल्लोयुक्त तत्त्वहरू (lipids) उच्च स्तरमा हुने गरेको पाइन्छ । सामान्यतया त्यस्ता विरामीका परिवारको इतिहासलाई केलाउने हो भने सोही किसिमको समस्या भएको पाउन सकिन्छ ।
- उच्च कोलेस्ट्रोलका कारण मुटु सम्बन्धी रोग (कोरोनरी रक्तनली रोग), उच्च रक्तचाप, मस्तिष्क घात (मस्तिष्कमा हानि वा पक्षघात) र pancreatitis हुन सक्दछ ।
- जीवनशैली परिवर्तन गर्नुका साथै चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गरेमा यसले रगतमा चिल्लोयुक्त तत्त्वहरू (lipids) को स्तर घटाउन मद्दत गर्दछ र साथै मृत्यु निम्त्याउने खालका रोगको विकास हुन सक्ने जोखिमबाट बचाउँछ ।

## तपाईंले उच्च कोलेस्ट्रोल स्तरको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् :
  - सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने
  - फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने । खाना पकाउन unsaturated तेलको प्रयोग गर्ने । मांसाहारीहरूले रातो मासु (जस्तै : खसीको मासु) नखाने र यसको सट्टा सेतो मासु (जस्तै : माछा) खाने गर्नुपर्दछ ।
  - नियमित शारीरिक व्यायाम गर्ने (हप्ताको कम्तिमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कम से कम ३० मिनेट पौडी खेल्ने)
  - धुम्रपान नगर्ने र अत्यधिक मात्रामा रक्सी सेवन नगर्ने ।
- तपाईंको शरीरमा भएको चिल्लोयुक्त तत्त्वहरू (lipids) को अव्यवस्था (bad cholesterol बद्नु वा good cholesterol घट्नु) को प्रकृति अनुसार उच्च कोलेस्ट्रोल स्तरलाई घटाउन उपचारका लागि विभिन्न किसिमका औषधीहरू पाइन्छन् ।
- नियमित रूपमा दिनहु औषधी सेवन गर्ने । अन्यथा ती औषधीहरू लाभदायी हुने छैनन् ।
- आफ्नो चिल्लोयुक्त तत्त्वहरू (lipids) को स्तरको जाँच नियमित रूपमा गराउनुहोस् ।
- यदि औषधीको कारण केही प्रतिकूल असर (side effect) भएमा आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

मोटो होइन, तन्दुरुस्त रहनुहोस् ।  
दगुर्नुहोस्, खेल्नुहोस्, पौडी खेल्नुहोस् र साइकल चलाउनुहोस्



# मस्तिष्कघात

## मस्तिष्कघात भनेको के हो ?

- मस्तिष्कघात एउटा यस्तो कमजोरी (जस्तै : पक्षघात) को अचानक विकास हुनु हो जुन मस्तिष्कका विशेष भागहरूमा रगतको प्रवाहमा बाधा पर्नाले हुन्छ । यो बाधा या त रक्तनलीमा अवरोध उत्पन्न हुनाले वा रक्तश्वावको कारणले हुने गर्दछ । (जस्तै : पक्षघात)
- हृदयघात (Ischaemic stroke) मुटुका रक्तनलीमा रगतको थेग्रो जम्न गई रक्तनली पूर्णरूपले बन्द हुनाले हुन्छ । यो अवस्था विशेष गरी मुटुको धड्कनमा हुने गडबडीका कारण हुने गर्दछ । (जस्तै : atrial fibrillation)
- रक्तनली फुट्नुका कारण मस्तिष्कमा रगत जम्दछ र सुनिन थाल्छ । सो जमेको रगतले मस्तिष्कका प्रमुख भागहरूलाई थिच्ने गर्दछ ।
- उच्च रक्तचाप, मुटुको धड्कनमा हुने गडबडी, रगतमा बढी चिल्लोपना (high fat) र मधुमेह जस्ता रोगहरूले हृदयघात (Ischaemic stroke) हुने जोखिमलाई बढावा दिन्छ । त्यस्तै गरी धुम्रपान गर्नु पनि यो रोगको एउटा प्रमुख कारक तत्व हो ।
- अनियन्त्रित उच्च रक्तचापका कारण मस्तिष्कभित्र रक्तनली फुट्न गई रक्तश्वाव हुन सक्छ । यसबाहेक अन्य कारक तत्वहरूमा टाउकोमा चोट लाग्नु, साधारण तरिकाबाट रगत जम्ने प्रवृत्तिलाई कम गर्ने (anticoagulants) खालका औषधीको सेवन गर्नु

मस्तिष्कका रक्तनलीहरूको संरचात्मक त्रुटि (aneurysms) आदि हुन् ।

- मस्तिष्कका विभिन्न भागहरूले शरीरका विभिन्न अङ्गहरूको नियन्त्रण गर्ने हुनाले, विशेष लक्षणहरूले मस्तिष्कको कुन भागमा असर परेको छ भन्ने कुराको निर्धारण गर्दछ । सामान्यतया देखापर्ने लक्षणहरू निम्न प्रकारका छन् :
  - अचानक गम्भीर रूपमा टाउको दुख्नु
  - अचानक कमजोरी महशुस गर्नु र शरीरको कुनै अङ्ग (जस्तै : पाखुरा वा खुट्टा) वा शरीरको पूरै एक भाग (जस्तै : शरीरको पूरै दाहिने वा देव्रे भाग) चलाउन नसक्नु
  - मुखको एक भाग एकातिर बाइंगिनु
  - बोल्न नसक्नु
  - दिसा-पिसाबमा नियन्त्रण नहुनु
- मस्तिष्कधात एउटा आपतकालीन रूपमा उपचार गर्नुपर्ने अवस्था हो । यस्तो अवस्थामा विरामीलाई तुरुत्तै अस्पताल लानुपर्दछ र जतिसक्दो चाँडो उपचार शुरु गरिहाल्नु पर्दछ ।
- यो रोग विस्तारै निको हुने भएकोले लामो समय लाग्दछ र सो अवधिमा विरामीको राम्रोसँग हेरविचार गर्नु पर्दछ । यसो गरेमा विरामीलाई विभिन्न जटिलताहरू जस्तै संक्रमण (निमोनिया) र bedsores बाट बचाउन सकिन्छ ।
- सन्ध्यो भइरहेको समयमा विरामीको पोषणमा पनि विशेष ध्यान दिनु पर्दछ ।

## तपाईंले मस्तिष्कधातको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् :
  - नियमित शारीरिक व्यायाम गर्ने
  - धुम्रपान नगर्ने
- उच्च रक्तचाप, मधुमेह, उच्च कालेस्टेरोल (cholesterol) र मुटु सम्बन्धी समस्याहरूको जाँच गराउनुहोस् । यदि यसमध्ये कुनै समस्या भएमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुहोस् ।
- मस्तिष्कधात भएको विरामीको हेरविचार कसरी गर्ने भन्ने बारेमा स्याहारसुसार गर्ने व्यक्तिले चिकित्सकसँग सल्लाह लिनुपर्दछ । यसका साथै उनीहरूले तुरन्तै औषधी उपचार (medical attention) आवश्यक पर्ने खतराका चिन्हहरूबारे पनि थाहा पाउनु पर्दछ (जस्तै : श्वास फेर्ने गाहो हुनु आदि) ।

केवल हरेक दिनको ३० मिनेटको शारीरिक व्यायामले तपाईंको क्यान्सर, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम घटाउन सकिन्छ ।



# मधुमेह

मधुमेह भनेको के हो ?

- मानिसको रगतमा ग्लुकोजको मात्रा बढी हुनुलाई मधुमेह रोग भनिन्छ।<sup>१</sup>
- यो रोग pancreas बाट insulin secretion मा खराबी वा insulin ले गर्ने कार्यमा खराबी वा दुवै कारणले हुने गर्दछ।
- यस रोगका लक्षणहरू निम्न प्रकारका छन् :
  - पटक-पटक पिसाव हुनु (polyuria)
  - ज्यादा तिर्खा लाग्नु (polydipsia)
  - तौल घट्नु
  - खानामा रुचि बढ्नु (polyphagia) र
  - धमिलो देख्नु
- लामो समयसम्म यो रोग लागिरहेमा, यसले शरीरका विभिन्न अङ्गहरू जस्तै : आँखा, मृगौला, नशा, रक्तनली र मुटुलाई हानि गर्न सक्दछ।
- आफ्नो परिवारमा कसैलाई मधुमेह भएको, मोटोपना, विलासी जीवनशैली, उच्च रक्तचाप, deranged lipid profile वा

---


<sup>१</sup> मधुमेह भन्नाले खाली पेटमा plasma ग्लुकोजको मात्रा घट्दै जानु  $>7\text{ mmol/L}$  (वा  $126\text{ mg/dL}$ ) वा रगतमा ग्लुकोजको मात्रा बढ्नाले औषधी सेवन गर्नु पर्ने अवस्था भन्ने बुझिन्छ।

गर्भवती अवस्थामा मधुमेह भएको इतिहास हुनु मधुमेह रोगको प्रमुख कारक तत्वहरू हुन् ।

- जीवनशैलीलाई व्यवस्थापन र/वा ग्लुकोज कम गर्ने औषधीको सेवनले केही विरामीहरूमा रगतमा ग्लुकोजको मात्रालाई कम गर्न सकिन्छ । यस्ता औषधीहरूको सेवनबाट यदि नियन्त्रण नभएमा insulin सुई लगाउनु पर्दछ ।
- उपचारलाई प्रभावकारी बनाउन र जटिलताहरूलाई रोक्न नियमित अनुगमन र जाँच गर्नु आवश्यक हुन्छ ।

## तपाईंले मधुमेहको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस् :
  - सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने
  - नियमित शारीरिक व्यायाम गर्ने (हप्ताको कम्तिमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कम से कम ३० मिनेट पौडी खेल्ने)
  - धुम्रपान नगर्ने
- यदि कारक तत्त्वहरू छन् भने, नियमित रूपमा परीक्षण गराउनुहोस् ।
- चिकित्सकको सिफारिश अनुसार रगतमा चिनीको मात्रा कम गर्ने औषधीको सेवन गर्नुहोस् ।
- तपाईंको चिकित्सकले दिनुभएको सुझाव बमोजिम खानपिनमा विशेष ध्यान दिनुहोस् र सो सुझावहरूको कडा रूपमा पालना गर्नुहोस् ।
- यदि तपाईंलाई insulin दिन थालिसकेको छ भने, यसको सही प्रयोग कसरी गर्ने भन्नेबारे जानुहोस् ।
- रगतमा ग्लुकोजको मात्रा र सम्भावित जटिलताहरूको विकासको अनुगमन गर्न समय-समयमा चिकित्सक कहाँ जाँच गराउन जानुहोस् ।
- रगतमा चिनीको मात्रा कम (hypoglycaemia) हुन नदिन यसका लक्षणहरू र ध्यान दिनुपर्ने वा सावधानीका बारेमा तपाईं आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस् ।



पिउनुभन्दा अगाडि सोच्नुहोस्

मदिराको हानिकारक  
प्रयोगका कारण प्रतिवर्ष  
५ लाख मानिसको मृत्यु  
हुने गरेको छ

मदिराको कारण गम्भीर हानि हुन सक्छ ।  
यसलाई त्यागाँ ।



# पुरुषहरूमा हुने क्यान्सर

साधारणतया पुरुषहरूमा हुने क्यान्सर के के हुन् ?

- मुख, फोक्सो, प्रोस्टेट (prostate), पेट, आन्द्रा र छालाको क्यान्सर प्रायःजसो पुरुषहरूमा हुने क्यान्सरहरू हुन् । मुखको Leukoplakia हुनु एउटा क्यान्सर हुनु भन्दा अगाडिको अवस्था हो ।
- यी क्यान्सरहरूको जोखिम बढदो उमेरसँगै बढ्दछ ।
- क्यान्सर हुने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन गर्नु हो । फोक्सोको क्यान्सर प्रायःजसो धुम्रपान गर्नेहरूलाई हुने गर्दछ । त्यस्तै गरी स्वर यन्त्र (larynx), खानेनली (esophagus), मृगौला, मुत्रथैली, pancreas र पेटको क्यान्सर हुने जोखिम पनि धुम्रपान सेवनसँगै बढ्दछ ।
- सूर्तिजन्य पदार्थ चपाउनु पनि उत्तिकै हानिकारक हुन्छ र यो मुखको क्यान्सर निम्त्याउने प्रमुख कारक तत्त्व हो । त्यस्तैगरी वातावरणीय र आन्तरिक वायु प्रदूषण, कलकारखानाबाट हुने प्रदूषण र अरुले गरेको धुम्रपानको धुवाँले पनि क्यान्सर हुन सक्ने जोखिमलाई बढाउँछ ।
- अस्वस्थकर खानपिन गर्ने बानी जस्तै : बोसोयुक्त खाना खाने बानी आदिले विभिन्न किसिमको क्यान्सर हुने जोखिमलाई बढाउँछ ।

- यदि निम्नमध्ये कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सक कहाँ जँचाउन जानुहोस् :
  - मुखमा कुनै घाउ वा सुजन हुनु
  - घाँटीमा ग्लान आउनु
  - खोकदा रगत आउनु
  - दिसा गर्ने बानीमा परिवर्तन आउनु
  - खान मन नलाग्नु र तौल घट्नु
- समयमै क्यान्सर रोगको जाँच (screening) गर्नाले यसको चाँडो पहिचान गरी राम्रो किसिमले उपचार गर्न मद्दत गर्दछ ।

## तपाईंले क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- सूर्तिजन्य पदार्थको सेवन तथा धुम्रपान नगर्ने । यसो गर्नाले तपाईंलाई क्यान्सर मात्र नभई अन्य विभिन्न रोग लाग्ने जोखिम पनि कम हुन्छ ।
- सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने
- प्रशस्त मात्रामा फलफूल र सागसब्जी खाने ।
- तन्दुरुस्त रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने ।
- स्वस्थकर जीवनशैली अपनाएमा माथिका कारक तत्वहरूलाई पन्छउन सकिन्छ र यसले तपाईंलाई क्यान्सर मात्र नभई अन्य रोगहरू जस्तै : मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावनालाई पनि घटाउँछ ।
- यदि शंकास्पद लक्षण देखिएमा वा साथै तपाईंको परिवारमा कोहीलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस् ।
- यदि तपाईं आफ्नो कामको सिलसिलामा विकिरण वा औद्योगिक विषाक्त पदार्थहरूको जोखिममा पर्नु हुन्छ भने उपयुक्त सुरक्षाका उपायहरू अपनाउनुहोस् ।
- Leukoplakia को जाँचको लागि आवधिक रूपमा मुखको परीक्षण गराउनुहोस् ।
- चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस-बीको खोप लगाउनुहोस् ।



सूर्तिजन्य पदार्थको प्रयोग नगर्नुहोस् ।  
सूर्तिजन्य पदार्थको लतले हानि गर्दछ ।



# महिलाहरूमा हुने क्यान्सर

साधारणतया महिलाहरूमा हुने क्यान्सर के के हुन् ?

- स्तन, पाठेघरको मुख र आड, फोक्सो र gastrointestinal tract को क्यान्सर प्रायःजसो महिलाहरूमा हुने क्यान्सरहरू हुन् ।
- यी क्यान्सरहरूको जोखिम बढ्दो उमेरसँगै बढ्दछ ।
- जो व्यक्तिको परिवारका सदस्यमध्ये कसैलाई स्तन क्यान्सर वा अन्य अङ्गको क्यान्सर भएको इतिहास छ, त्यस्ता व्यक्तिहरूलाई यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । त्यसैले त्यस्ता व्यक्तिहरूले नियमित जाँच र परीक्षण गराउनु पर्दछ ।
- पाठेघरको मुखको क्यान्सर human papilloma virus (HPV) नामक जीवाणुको कारणबाट हुन्छ । असुरक्षित यौनसम्पर्क राखेमा पाठेघरको मुखको क्यान्सरका साथै यौन रोग जस्तै : एचआईभी लाग्ने जोखिम पनि बढाउँछ ।
- धुम्रपान गर्नु, क्यान्सर, विशेष गरी, फोक्सोको क्यान्सर हुनुको प्रमुख कारक तत्त्व हो ।
- अस्वस्थकर खानपिन गर्ने बानी जस्तै : बोसोयुक्त खानाको बढी उपभोगले विभिन्न किसिमको क्यान्सर हुने जोखिमलाई बढाउँछ ।
- यदि निम्नमध्ये कुनै लक्षण देखिएमा तुरन्तै चिकित्सक कहाँ जाँचाउन जानुहोस् :

- स्तनमा गिर्खां, गाँठागुठी आउनु
- स्तनको निपलबाट असामान्य ढङ्गले विभिन्न रङ्गको तरल पदार्थ बग्नु
- महिनावारी समयमा नहुनु वा अनियमित रगत बग्नु
- खोकदा रगत आउनु
- शरीरको तौल धेरै घट्नु
- तपाईंले स्वस्थकर जीवनशैली अपनाएर माथिका कारक तत्त्वहरूलाई पन्छाउन सकेमा क्यान्सर हुन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ ।
- समयमै क्यान्सर रोगको जाँच (screening) गर्नाले यसको चाँडो पहिचान गरी सही तरिकाले उपचार गर्न मद्दत गर्दछ ।

## तपाईंले क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- स्तनमा गिर्खा वा गाँठागुठीको समयमै पत्ता लगाउन आफैले स्तनको परीक्षण गर्ने तरिकाबारे जानकारी लिनुहोस् र सिक्नुहोस् । Mammography बारे आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस् ।
- २० वर्षको उमेरदेखि नै नियमित रूपमा "pap smear" परीक्षण गराएमा पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ ।
- सूर्तिजन्य पदार्थको सेवन र धुम्रपान नगर्ने । यसले तपाईंलाई क्यान्सर मात्र नभई अन्य विभिन्न रोगहरू लाग्ने जोखिम पनि कम गर्दछ ।
- सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।
- प्रशस्त मात्रामा फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीको उपभोग गर्ने ।
- स्वस्थ रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने ।
- यदि शंकास्पद लक्षण देखिएमा वा तपाईंको परिवारमा कोही व्यक्तिलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस् ।
- चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस-बी र एचपीभी (HPV) विरुद्धको खोप लगाउनुहोस् ।

सूर्तिजन्य पदार्थले ज्यान लिन्छ ।  
धुम्रपान नगरौं र सूर्ति नचपाओं ।



# दीर्घ अवरोधात्मक श्वासप्रश्वास रोग

## दीर्घ अवरोधात्मक श्वासप्रश्वाससम्बन्धी रोग भनेको के हो ?

- दीर्घ अवरोधात्मक श्वासप्रश्वाससम्बन्धी रोग भनेको मानिसको फोक्सोको साथै फोक्सोमा रहेका हावाका साना नलीहरू स्थायी रूपमा क्षति भएर (प्रायः जसो धुम्रपान गर्नाले) श्वास लिन कठिनाइ हुने अवस्थालाई भनिन्छ । दम रोगमा जस्तो दीर्घ अवरोधात्मक श्वासप्रश्वाससम्बन्धी रोगको प्रक्रियालाई औषधीले पूर्ण रूपमा उल्टाउन वा साधारण अवस्थामा ल्याउन सक्दैन ।
- यो रोग धुवाँको कारणले लाग्दछ । त्यसमा पनि धुम्रपान (चुरोट वा अन्य सूर्तजन्य पदार्थ) सेवन गर्नु यो रोग लाग्नुको एक प्रमुख कारण हो । परम्परागत चुलोको प्रयोग (गोबरग्रास वा दाउराको) ले घरभित्र हुने वायु प्रदूषण वा वातावरणीय प्रदूषण पनि यो रोग लाग्नुका कारणहरू हुन् ।
- यस रोगका लक्षणहरू निम्न प्रकारका छन् :
  - छिटो-छिटो श्वास फेर्नु । शुरुको अवस्थामा सामान्य काम गर्न कठिनाइ हुने तर पछि गएर आराम गरिरहेको अवस्थामा पनि श्वास फेर्न गाहो हुनु ।
  - खोक्दा खकार आउनु
  - आवधिक अन्तरालमा गम्भीर किसिमका लक्षणहरूको वृद्धि हुनु । यस्तो विशेष गरी जाडो महिनामा र संक्रमण भएको अवस्थामा हुने गर्दछ ।

- यो रोग लाग्नुको मुख्य कारण धुम्रपान सेवन गर्नु हो । विरामीले रोग लागिसकेपछिको अवस्थामा यदि धुम्रपान त्यागेमा यसले सो विरामीलाई केही फाइदा भने अवश्य गर्दछ । त्यसैले धुम्रपान गर्ने बानी छोडाउन सबै प्रयासहरू गरिनुपर्दछ ।
- यस्ता लक्षणहरूलाई औषधीले कम गर्न सकिन्छ तर त्यसको लागि चिकित्सकको सल्लाह बमोजिम औषधीहरू नियमित रूपमा सेवन गर्नुपर्दछ । यदि लक्षणहरू अनियन्त्रित रूपले बढेमा तुरुन्तै औषधी उपचार (medical attention) गरिनुपर्दछ वा आवश्यक परेमा उपचार गर्न अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।
- पर्याप्त उपचार र सम्भावित जटिलताहरू रोक्न नियमित अनुगमन र जाँच गराउनु पर्दछ ।

## तपाईंले दीर्घ अवरोधात्मक श्वासप्रश्वाससम्बन्धी रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- धुम्रपान नगर्ने । धुम्रपानले गर्दा लाग्ने रोगहरू धेरै घातक हुन्छन् ।
- धुम्रपान गर्नेले तुरुन्तै धुम्रपान त्याग्ने । धुम्रपान छोड्न नसके चिकित्सकसँग चाहिने सल्लाह र सहयोग लिने । तर अरु व्यक्तिको सहयोग भन्दा तपाईंको छोड्ने इच्छा शक्ति हुनु सबैभन्दा जरुरी हुन्छ ।
- खाना पकाउन परम्परागत चुलोको सट्टा आधुनिक धुवाँरहित चुलोको प्रयोग गर्ने र घरभित्र वायु प्रदूषण हुनबाट रोक्ने ।
- वायु प्रदूषणबाट आफूलाई बचाउने । यदि प्रदूषित वातावरणमा काम गर्नुपरेमा सही किसिमको माक्स लगाउने वा सफा कपडाले नाकमुख छोप्ने ।
- रोग गम्भीर अवस्थामा पुगेको पहिलो कुनै लक्षण देख्ने वित्तिकै यस रोगबाट ग्रसित विरामीलाई तुरुन्तै चिकित्सक कहाँ लानुपर्दछ । समय रहदै उपचार गरेमा जटिलताबाट बच्न सकिन्छ ।
- नियमित रूपमा औषधी सेवन गर्ने गर्नुपर्दछ । चिकित्सकको सल्लाहबमोजिम प्रयोग गर्दा मात्र Oxygen therapy ले काम गर्दछ ।
- गम्भीर किसिमको संक्रमण भई अभि स्थिति विग्रन नदिन यस रोगका विरामीलाई खोप लगाउनेवारे चिकित्सकसँग सोधनुहोस् ।

अरुले गरेको धुम्रपानको धुवाँमा नबस्नुहोस् ।



अरुले गरेको धुम्रपानको धुवाँले मार्छ ।

## दम

### दम भनेको के हो ?

- दम भनेको बारम्बार श्वास फेर्न गाहो हुने र छाती घ्यार-घ्यार हुने अवस्था हो । दमको आक्रमण हुँदा, श्वास फेर्ने नलीका भित्ताहरू सुनिन्छन् जसले गर्दा फोक्सोमा रहेका हावाका नलीहरू साँधुरिन्छन् र फोक्सोले हावा लिने र फाल्ने क्रममा अवरोध आउँदछ ।
- दमका रोगीहरूलाई विभिन्न कुराहरूबाट एलर्जी हुने सम्भावना हुन्छ जस्तै : धुलो, केही खाद्य वस्तु, pollen grain को धुलो, व्यायाम, चिसो हावा, धुवाँ (sulphur dioxide), भित्तामा लगाउने रङ्ग, चिन्ता र अन्य दम बढाउने वस्तु । कोही सम्वेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धुम्रपानले पनि लक्षणहरूलाई बढावा दिन्छ ।
- यस रोगका लक्षणहरू निम्न प्रकारका छन् :
  - समय-समयमा, गम्भीर र अचानक श्वास फेर्न गाहो हुनु र साथै छाती घ्यार-घ्यार हुनु (असामान्य तरिकाले श्वास फेर्दा एक प्रकारको आवाज आउनु)
  - कहिले खकार आउने र कहिले नआउने गरी खोकी लाग्नु,
  - दमका विरामीहरूलाई विशेष गरी रातको समयमा गाहो हुने गर्दछ र त्यस्ता विरामीहरू फोक्सोमा हावाको कमीले श्वास फेर्न गाहो भएर बिहान सबैरै उट्ने गर्दछन् ।

- कतिपय समयमा करङ्गको बीचको छाती कोखा हान्ने, ओठ निलो हुने र सुस्त हुने गर्दछ । यस्ता लक्षणहरू देखिएमा जति सकदो चाँडो उपचारका लागि अस्पताल लानुपर्छ ।
- हरेक विरामीलाई भिन्नै किसिमको एलर्जी गराउने तत्त्वहरू हुन्छन् । दमको आक्रमण हुने बेलामा बाहेक अरु बेलामा विरामी सामान्य नै हुने गर्दछ ।
- विरामीलाई एलर्जी हुनुको कारण कहिलेकाहीं छाला जाँच गराएर पनि पत्ता लगाउने गरिन्छ तर प्रायःजसो ती कारक तत्त्वहरू पत्ता लगाउन गाहो हुन्छ । एलर्जीको कारण पत्ता लागेमा त्यो कारणबाट टाढा रहँदा दमको पुनः आक्रमणबाट बच्न सकिन्छ ।
- सामान्य दम भएमा कम गर्न औषधीहरू दिइन्छ तर गम्भीर रूपमा दम भएको अवस्थामा भने पछि दमको अर्को आक्रमण हुन नदिने औषधीहरू पनि दिइन्छ ।

## तपाईंले दम रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- यदि तपाईं दमको रोगी हुनुहुन्छ भने, यी लक्षणहरूलाई बढावा दिने खालका कारक तत्वहरूलाई पता लगाई यसबाट बच्नुहोस् ।
- तपाईं आफूलाई धुवाँ, धुलो, कडा गन्ध, रङ्ग, स्प्रे र केही खाद्य वस्तुबाट टाढा राख्नुहोस् ।
- घरपालुवा जनावर जस्तै : विरालो आदि नपालुहोस् किनभने तिनीहरूको कपालले पनि तपाईंलाई एलर्जी हुन सक्छ र दम बढाउँछ ।
- आफू पनि धुम्रपान नगर्नुहोस् साथै अरु जो धुम्रपान गर्छन्, त्यस्ता व्यक्तिको नजिक पनि नवस्नुहोस् ।
- मौसम परिवर्तन हुने बखतमा आफूलाई त्यस्ता मौसमबाट बच विशेष ध्यान दिनुहोस् ।
- आफू जता गए पनि आफूले सेवन गर्नुपर्ने औषधी साथमा बोकेको कुरा सुनिश्चित गर्नुहोस् ।
- यदि तपाईंमा देखिएका लक्षण गम्भीर छन् र औषधी सेवन गर्दा पनि नियन्त्रणमा नआएमा तुरुन्तै चिकित्सक कहाँ जानुहोस् ।

# जंक वा पोषणरहित खाना नखानुहोस् ।



यसको साटो दिनहु प्रशस्त मात्रामा ताजा फलफूल र सागसब्जी खानुहोस् ।

# बच्चाहरूमा हुने मोटोपना

बच्चाहरूमा हुने मोटोपना भनेको के हो ?

- बच्चाहरूको बढ्दो तौल र मोटोपना प्रायःजसो शहरी क्षेत्रमा बढ्दै गरेको जनस्वास्थ्य समस्या हो ।
- केही वंशाणुगत रोग वा हर्मोनिको गडबडीका कारण पनि बच्चामा मोटोपना हुन सक्छ र त्यसैले मोटो बच्चालाई समयमै मूल्यांकन र उपचार गर्न चिकित्सक कहाँ लैजानु पर्दछ । बाल्यावस्थामा हुने मोटोपनाले उच्च रक्तचाप, युवा अवस्थामा मुटुरोग, मधुमेह, पित्तथैलीमा पत्थर र कलेजो सम्बन्धी रोग, श्वास फेर्न गाहो हुने र मानसिक समस्या निम्त्याउन सक्छ ।
- जन्मदा बच्चा कम तौलको हुनु र पर्याप्त अवधिसम्म स्तनपान नगराउनाले बाल्यावस्था वा त्यसपछिको अवस्थामा मोटो हुने सम्भावनालाई बढाउँछ ।
- अधिक मात्रामा फास्ट फुडहरूमा गएर खाने, घरमै पनि अत्यधिक मात्रामा खानेकुरा उपभोग गर्ने, धेरै क्यालोरी भएका, बोसोयुक्त, फाइबर कम भएका खाना र साथै गुलियो पेयपदार्थ धेरै सेवन गर्ने जस्ता बदलिँदो सामाजिक आनीबानीहरूले मोटोपना निम्त्याउन योगदान दिएको छ ।
- अत्यधिक कम्प्युटर चलाउने र टि.भी. हेर्ने, शारीरिक व्यायाम नगर्ने र अन्य बिलासी जीवन जीउने प्रवृत्तिले पनि शहरी क्षेत्रका बच्चाहरूमा मोटोपनाको समस्या देखिएको हो ।

मोटोपना  
हुन  
बच्चाहरूमा  
बच्चाहरूमा

## तपाईंले मोटोपनाको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ ?

- रोकथाम नै यो बढो समस्याको लागि सबैभन्दा उत्तम व्यवस्थापन हो ।
  - गुलियो पेयपदार्थ कम सेवन गर्ने
  - सुल्ते कोठा वा स्थानबाट टि.भी. र कम्प्युटर हटाउने
  - बच्चाले दिनहु विहान चिया नास्ता गरेको कुरा सुनिश्चित गर्ने
  - घरबाहिर फास्ट फुडहरूमा खाने बानी नियन्त्रण गर्ने र घरमा पकाएका चिजविजलाई बढावा दिने साथै यसको सेवन पनि ठीक्क मात्रामा गर्ने
  - प्रशस्त मात्रामा सागसब्जी र फलफूलयुक्त खानामा बढावा दिने
  - क्यालिस्यम र फाइबरयुक्त सन्तुलित आहार उपभोग गरेको कुरा सुनिश्चित गर्ने
  - जन्मेको १ घण्टाभित्र स्तनपान गराउन थाल्ने र ६ महिनासम्म स्तनपान मात्र गराउने
  - नियमित शारीरिक व्यायाम र बाहिरी खेलकुदहरूमा भाग लिन बढावा दिने

- बच्चाहरूमा हुने मोटोपनालाई व्यवस्थित गर्न अभिभावकहरूको प्रयासका साथै जीवनशैली परिवर्तन गर्न आवश्यक हुन्छ । बच्चाहरूको खाने बानीमा परिवर्तन र शारीरिक रूपमा सक्रिय हुने जस्ता स्वस्थ बानी र व्यवहार अपनाएमा शरीरको तौल सामान्य गर्न र स्वस्थ हुन सकिन्छ ।
- बच्चाहरूमा हुने मोटोपनालाई व्यवस्थित गर्न पूरै परिवारकै जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक हुन्छ ।

# BODY MASS INDEX (BMI) TABLE

| BMI                | साधारण |     |     |     |     |     |     | बढ़ी तौल |     |     |     |     |     |     | मोटोपना                      |     |     |     |  |  |  |
|--------------------|--------|-----|-----|-----|-----|-----|-----|----------|-----|-----|-----|-----|-----|-----|------------------------------|-----|-----|-----|--|--|--|
|                    | 19     | 20  | 21  | 22  | 23  | 24  | 25  | 26       | 27  | 28  | 29  | 30  | 31  | 32  | 33                           | 34  | 35  | 36  |  |  |  |
| उच्चाइ<br>(इन्चमा) |        |     |     |     |     |     |     |          |     |     |     |     |     |     | शरीरको तौल (प्रति किलोग्राम) |     |     |     |  |  |  |
| 58                 | 91     | 96  | 100 | 105 | 110 | 115 | 119 | 124      | 129 | 134 | 138 | 143 | 148 | 153 | 158                          | 162 | 167 | 172 |  |  |  |
| 59                 | 94     | 99  | 104 | 109 | 114 | 119 | 124 | 128      | 133 | 138 | 143 | 148 | 153 | 158 | 163                          | 168 | 173 | 178 |  |  |  |
| 60                 | 97     | 102 | 107 | 112 | 118 | 123 | 128 | 133      | 138 | 143 | 148 | 153 | 158 | 163 | 168                          | 174 | 179 | 184 |  |  |  |
| 61                 | 100    | 106 | 111 | 116 | 122 | 127 | 132 | 137      | 143 | 148 | 153 | 158 | 164 | 169 | 174                          | 180 | 185 | 190 |  |  |  |
| 62                 | 104    | 109 | 115 | 120 | 126 | 131 | 136 | 142      | 147 | 153 | 158 | 164 | 169 | 175 | 180                          | 186 | 191 | 196 |  |  |  |
| 63                 | 107    | 113 | 118 | 124 | 130 | 135 | 141 | 146      | 152 | 158 | 163 | 169 | 175 | 180 | 186                          | 191 | 197 | 203 |  |  |  |
| 64                 | 110    | 116 | 122 | 128 | 134 | 140 | 145 | 151      | 157 | 163 | 169 | 174 | 180 | 186 | 192                          | 197 | 204 | 209 |  |  |  |
| 65                 | 114    | 120 | 126 | 132 | 138 | 144 | 150 | 156      | 162 | 168 | 174 | 180 | 186 | 192 | 198                          | 204 | 210 | 216 |  |  |  |
| 66                 | 118    | 124 | 130 | 136 | 142 | 148 | 155 | 161      | 167 | 173 | 179 | 186 | 192 | 198 | 204                          | 210 | 216 | 222 |  |  |  |
| 67                 | 121    | 127 | 134 | 140 | 146 | 153 | 159 | 166      | 172 | 178 | 185 | 191 | 198 | 204 | 211                          | 217 | 223 | 230 |  |  |  |
| 68                 | 125    | 131 | 138 | 144 | 151 | 158 | 164 | 171      | 177 | 184 | 190 | 197 | 203 | 210 | 216                          | 223 | 230 | 236 |  |  |  |
| 69                 | 128    | 135 | 142 | 149 | 155 | 162 | 169 | 176      | 182 | 189 | 196 | 203 | 209 | 216 | 223                          | 230 | 236 | 243 |  |  |  |
| 70                 | 132    | 139 | 146 | 153 | 160 | 167 | 174 | 181      | 188 | 195 | 202 | 209 | 216 | 222 | 229                          | 236 | 243 | 250 |  |  |  |
| 71                 | 136    | 143 | 150 | 157 | 165 | 172 | 179 | 186      | 193 | 200 | 208 | 215 | 222 | 229 | 236                          | 243 | 250 | 257 |  |  |  |
| 72                 | 140    | 147 | 154 | 162 | 169 | 177 | 184 | 191      | 199 | 206 | 213 | 221 | 228 | 235 | 242                          | 250 | 257 | 265 |  |  |  |
| 73                 | 144    | 151 | 159 | 166 | 174 | 182 | 189 | 197      | 204 | 212 | 219 | 227 | 235 | 242 | 250                          | 257 | 265 | 273 |  |  |  |
| 74                 | 148    | 155 | 163 | 171 | 179 | 186 | 194 | 202      | 210 | 218 | 225 | 233 | 241 | 249 | 256                          | 264 | 272 | 280 |  |  |  |
| 75                 | 152    | 160 | 168 | 176 | 184 | 192 | 200 | 208      | 216 | 224 | 232 | 240 | 248 | 256 | 264                          | 272 | 279 | 287 |  |  |  |
| 76                 | 156    | 164 | 172 | 180 | 189 | 197 | 205 | 213      | 221 | 230 | 238 | 246 | 254 | 263 | 271                          | 279 | 287 | 295 |  |  |  |

| पोपना        |     |     |     |     | अत्यधिक मोटोपना |     |     |     |     |     |     |     |     |     |     |     |     |     |     |  |  |  |  |  |
|--------------|-----|-----|-----|-----|-----------------|-----|-----|-----|-----|-----|-----|-----|-----|-----|-----|-----|-----|-----|-----|--|--|--|--|--|
| 35           | 36  | 37  | 38  | 39  | 40              | 41  | 42  | 43  | 44  | 45  | 46  | 47  | 48  | 49  | 50  | 51  | 52  | 53  | 54  |  |  |  |  |  |
| ल (पाउण्डमा) |     |     |     |     |                 |     |     |     |     |     |     |     |     |     |     |     |     |     |     |  |  |  |  |  |
| 167          | 172 | 177 | 181 | 186 | 191             | 196 | 201 | 205 | 210 | 215 | 220 | 224 | 229 | 234 | 239 | 244 | 248 | 253 | 258 |  |  |  |  |  |
| 173          | 178 | 183 | 188 | 193 | 198             | 203 | 208 | 212 | 217 | 222 | 227 | 232 | 237 | 242 | 247 | 252 | 257 | 262 | 267 |  |  |  |  |  |
| 179          | 184 | 189 | 194 | 199 | 204             | 209 | 215 | 220 | 225 | 230 | 235 | 240 | 245 | 250 | 255 | 261 | 266 | 271 | 276 |  |  |  |  |  |
| 185          | 190 | 195 | 201 | 206 | 211             | 217 | 222 | 227 | 232 | 238 | 243 | 248 | 254 | 259 | 264 | 269 | 275 | 280 | 285 |  |  |  |  |  |
| 191          | 196 | 202 | 207 | 213 | 218             | 224 | 229 | 235 | 240 | 246 | 251 | 256 | 262 | 267 | 273 | 278 | 284 | 289 | 295 |  |  |  |  |  |
| 197          | 203 | 208 | 214 | 220 | 225             | 231 | 237 | 242 | 248 | 254 | 259 | 265 | 270 | 278 | 282 | 287 | 293 | 299 | 304 |  |  |  |  |  |
| 204          | 209 | 215 | 221 | 227 | 232             | 238 | 244 | 250 | 256 | 262 | 267 | 273 | 279 | 285 | 291 | 296 | 302 | 308 | 314 |  |  |  |  |  |
| 210          | 216 | 222 | 228 | 234 | 240             | 246 | 252 | 258 | 264 | 270 | 276 | 282 | 288 | 294 | 300 | 306 | 312 | 318 | 324 |  |  |  |  |  |
| 216          | 223 | 229 | 235 | 241 | 247             | 253 | 260 | 266 | 272 | 278 | 284 | 291 | 297 | 303 | 309 | 315 | 322 | 328 | 334 |  |  |  |  |  |
| 223          | 230 | 236 | 242 | 249 | 255             | 261 | 268 | 274 | 280 | 287 | 293 | 299 | 306 | 312 | 319 | 325 | 331 | 338 | 344 |  |  |  |  |  |
| 230          | 236 | 243 | 249 | 256 | 262             | 269 | 276 | 282 | 289 | 295 | 302 | 308 | 315 | 322 | 328 | 335 | 341 | 348 | 354 |  |  |  |  |  |
| 236          | 243 | 250 | 257 | 263 | 270             | 277 | 284 | 291 | 297 | 304 | 311 | 318 | 324 | 331 | 338 | 345 | 351 | 358 | 365 |  |  |  |  |  |
| 243          | 250 | 257 | 264 | 271 | 278             | 285 | 292 | 299 | 306 | 313 | 320 | 327 | 334 | 341 | 348 | 355 | 362 | 369 | 376 |  |  |  |  |  |
| 250          | 257 | 265 | 272 | 279 | 286             | 293 | 301 | 308 | 315 | 322 | 329 | 338 | 343 | 351 | 358 | 365 | 372 | 379 | 386 |  |  |  |  |  |
| 258          | 265 | 272 | 279 | 287 | 294             | 302 | 309 | 316 | 324 | 331 | 338 | 346 | 353 | 361 | 368 | 375 | 383 | 390 | 397 |  |  |  |  |  |
| 265          | 272 | 280 | 288 | 295 | 302             | 310 | 318 | 325 | 333 | 340 | 348 | 355 | 363 | 371 | 378 | 386 | 393 | 401 | 408 |  |  |  |  |  |
| 272          | 280 | 287 | 295 | 303 | 311             | 319 | 326 | 334 | 342 | 350 | 358 | 365 | 373 | 381 | 389 | 396 | 404 | 412 | 420 |  |  |  |  |  |
| 279          | 287 | 295 | 303 | 311 | 319             | 327 | 335 | 343 | 351 | 359 | 367 | 375 | 383 | 391 | 399 | 407 | 415 | 423 | 431 |  |  |  |  |  |
| 287          | 295 | 304 | 312 | 320 | 328             | 336 | 344 | 353 | 361 | 369 | 377 | 385 | 394 | 402 | 410 | 418 | 426 | 435 | 443 |  |  |  |  |  |





## नसर्ने रोगहरूबाट बच्न र यसको व्यवस्थापन गर्न सकिन्छ ।

मुटुरोग, क्यान्सर, मधुमेह र दीर्घ अवरोधात्मक श्वासप्रश्वास सम्बन्धी रोग जस्ता नसर्ने रोगहरू विश्वभर मानिसहरूको मृत्यु हुनुको प्रमुख कारण हो ।

यी रोग लाग्नुमा चार परिवर्तनीय कारक तत्त्वहरू बढी जिम्मेवार छन् । ती हुन् :

- सूर्तिजन्य पदार्थको सेवन,
- अस्वस्थकर खाना,
- शारीरिक व्यायामको अभाव र
- मदिरापान गर्नु ।

स्वस्थ जीवनशैली अपनाउने र आवधिक रूपमा जाँच गरिराखेमा नसर्ने रोगहरूबाट बच्न र यसको व्यवस्थापन गर्न सकिन्छ ।